

धितोपत्र सम्बन्धि ऐन २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम
नेपाल धितोपत्र बोर्डमा दर्ता भएको
एन आई सी एशिया बैंक म्युचुअल फण्ड
अन्तर्गत सञ्चालन हुने
एन आई सी एशिया डाइनामिक डेब्ट फण्ड
(NIC ASIA Dynamic Debt Fund)

को

विवरण पुस्तिकामा भएको पहिलो संशोधन ।

पहिलो संशोधन भएको मिति : २०७९/०४/३१

नेपाल धितोपत्र बोर्डबाट विवरण पुस्तिका स्वीकृत मिति : २०७७/०७/२१

नेपाल धितोपत्र बोर्डबाट Systematic Investment Plan (SIP) र Systematic Withdrawal Plan (SWP) योजना संचालन गर्नको लागि स्वीकृत प्राप्त मिति : २०७९/०४/११

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन भइरहेको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेब्ट फण्डको विवरण पुस्तिकामा Systematic Investment Plan (SIP) र Systematic Withdrawal Plan (SWP) योजना संचालन गर्नको लागि विवरण पुस्तिकामा भएको संशोधन ।

८.१. योजना सम्बन्धी विवरणमा थप गरिएको व्यवस्थाहरु :

दफा ८.१ को (२) मा योजना सम्बन्धी विशेष जानकारी अन्तर्गत संशोधन/थप गरिएका विशेष व्यवस्थाहरु निम्नानुसार रहेको छ ।

२. (भ)	हालको व्यवस्था	थप गरिएको व्यवस्थाहरु	
	नभएको ।	योजनाको विशेष विशेषताहरु :	(क) Systematic Investment Plan (SIP) (ख) Systematic Withdrawal Plan (SWP):
२. (ज)	नभएको ।	Systematic Investment Plan (SIP)	Systematic Investment Plan (SIP): यस योजना अन्तर्गत निरन्तर रुपमा लगानीकर्ताहरुले योजनाको इकाईहरु खरिद गर्न सक्ने छन् । यस योजनाबाट लगानीकर्ताहरुले धितोपत्रबाजारमा आउने उतार चडावलाई सन्तुलित गरि आफ्नो खरिद मूल्यको औषत लागत कम गरी उचित प्रतिफल प्राप्त गर्न सक्नेछन् । साथै “Invest as you earn” भन्ने अवधारणालाई मध्ये नजर गर्दै स-सानो लगानीबाट धितोपत्र तथा मुद्राबजारले दिने प्रतिफलको लाभ लिन सक्नेछन् । यस योजनाको सुविधा लिन पहिलो चरणमा महिनाको कुनै दिनमा लगानी गर्न सकिनेछ । तत् पश्चात योजनामा सहभागी हुनको लागि १ गते देखि महिनाको मसान्त/त्रैमासिक भित्र कुनै एक मिति निर्धारण गर्नुपर्ने छ । यदि योजनामा सहभागीहरुले कुनै मिति निर्धारण नगरेको अवस्थामा हरेक महिनाको ७ गते स्वतः निर्धारण हुनेछ । यस योजनामा सहभागी हुनको लागि कम्तीमा रु.१०००/- को दरले छ वटा किस्ता मासिक वा त्रैमासिक रुपमा आवेदन प्राप्त भएको हुनुपर्नेछ । SIP किस्ता भुक्तानी Postdated Cheque, Connect IPS, E-mandate, Standing instruction facility र अन्य विद्युतीय माध्यम वा बैंक तथा वित्तीय संस्थाहरुले दिएको अन्य कुनै सुविधा मार्फत भुक्तानी गर्न सकिनेछन् ।
२. (ट)	नभएको ।	Systematic Withdrawal Plan (SWP):	Systematic Withdrawal Plan (SWP): यस योजना अनुसार इकाईधनीले आफुले चाहेको रकम निर्धारित अन्तरालमा फिर्ता भुक्तानी लिन सकिनेछन् । यस योजनाको सुविधा लिन कम्तीमा एक हप्ताको अग्रिम सूचना दिनुपर्नेछ । तत् पश्चात योजनामा सहभागी हुनको लागि कुनै एक दिन निर्धारण गरि मासिक तथा त्रैमासिक अन्तरालमा फिर्ता भुक्तानी लिन सकिनेछ । यदि योजनामा सहभागीहरुले कुनै मिति निर्धारण नगरेको अवस्थामा हरेक वार्षिक र अर्ध वार्षिक रुपमा पछिल्लो महिनाको ७ गते स्वतः निर्धारण हुनेछ । किस्ता फिर्ता भुक्तानी लिनुपर्ने न्यूनतम रकम : कम्तीमा रु.५०० र तत् पश्चात रु.५०० को गुणाङ्कमा हुनेछ । विक्री पश्चात कम्तीमा रु.१,००० वा १०० इकाई मौजदात हुनुपर्नेमा सो नभएको अवस्थामा बाँकी इकाई समेत फिर्ता भुक्तानी गरिनेछ ।

विवरण पुस्तिकामा संशोधित व्यवस्थाहरु ठीक दुरुस्त छन्, सोमा कुनै फरक परेमा हामी सञ्चालकहरु पूर्ण रुपमा जिम्मेवार हुनेछौं भनी सही छाप गर्ने सञ्चालकहरुको नाम तथा दस्तखत :

नाम	दस्तखत
श्री कपिल ढकाल – अध्यक्ष	
श्री दिनेश भारी – संचालक	
श्री रुपेश लुईटेल – संचालक	
श्री रविन सापकोटा – स्वतन्त्र संचालक	
श्री सुमन डंगोल – स्वतन्त्र संचालक	